



आठबीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख कर्णाली प्रदेश, नेपाल

प्रथम पटक प्रकाशित मिति २०७७/०५/३१

ढुङ्गा, गिट्टि तथा बालुवाको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस आठबीस नगरपालिकाको कार्यालय राकमकर्णाली दैलेखले आर्थिक वर्ष २०७७/७८ को लागि नगर कार्यपालिकाद्वारा स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तथा निम्न बमोजिम उल्लेखित शर्तहरूको अधिनमा रही ढुङ्गा, गिट्टी तथा बालुवा ठेक्का प्रक्रियाद्वारा बिक्रि वितरण गर्नुपर्ने भएकाले इच्छुक फर्महरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र शिलबन्दी दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

- इच्छुक फर्म वा कम्पनीले आफै वा आफ्नो अधिकार प्राप्त प्रतिनिधि मार्फत तोकिएको समय भित्र अध्याबधिक नविकरण गरिएको व्यवसाय दर्ताको प्रमाणपत्र स्थायी लेखा नम्बर, मुल्य अभिवृद्धि करमा दर्ताको प्रमाणित प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, (PAN) दर्ता प्रमाणपत्र आ२०७ .व.५०७/६ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रनियमानुसारको तपशिल, मा उल्लेखित शिलबन्दी दरभाउपत्र दस्तुर निवेदन साथ पेश गरेपछि यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।
- उल्लेखित ठेक्काहरूको कर दस्तुर दररेट र शर्तहरू शिलबन्दी दरभाउपत्र फारममा सलग्न गरिनेछ । शिलबन्दी दरभाउपत्र फारम खरिद दस्तुर रु .१००० को नेपाल इन्भेष्टमेन्ट बैंक लि डौँब शाखा दैलेखमा रहेको .यस कार्यालयको आन्तरिक राजश्व खाता नं. ०६३०१४००२५००८५ जम्मा गरेको बैंक भौचर वा कार्यालयमा नगद बुझाएको आम्दानी रसिद लिई आएमा कार्यालयबाट खरिद गर्न सकिनेछ ।
- आफुले चाहेको ठेक्का र कबोल गरेको ठेक्का रकम अंक र अक्षरमा स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्नेछ । शिलबन्दी दरभाउपत्र फारम साथ जमानत वापतको रकम यस नगरपालिकाको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक लि .डौँब शाखा दैलेखमा रहेको धरौटी खाता नं .०६३०१४००२५००३० मा दाखिला गरेको सक्लै भौचर वा कार्यालयको नाममा जारी भएको कम्तिमा ९० दिन म्याद भएको बैंक ग्यारेन्टी (बोलपत्र बुझाउने अन्तिम मिति देखि) विड वण्ड समेत समावेश गर्नुपर्नेछ ।
- यस कार्यालयको छाप एवम् कार्यालय प्रमुख वा निजको जिम्मेवारी बहन गर्ने व्यक्तिको सहि छाप नभएको शिलबन्दी दरभाउपत्र तथा म्याद नाघि वा रित नपुगि प्राप्त भएको शिलबन्दी दरभाउपत्र माथि कुनै कारवाही हुने छैन। प्राप्त शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ ।
- शिलबन्दी दरभाउपत्र खोल्ने समयमा दरभाउपत्रदाता स्वयंम वा निजको प्रतिनिधि उपस्थित नभएका पनि शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- शिलबन्दी दरभाउपत्र सम्बन्धि अन्य शर्तहरू दरभाउपत्र फारमा उल्लेख गरे बमोजिम हुनेछ ।
- अन्य कुराहरू सार्वजनिक खरिद ऐन २०६३ तथा प्रचलित कानून बमोजिम हुनेछ । २०६४ सार्वजनिक खरिद नियमावली ,
- शिलबन्दी दरभाउपत्र सम्बन्धी थप जानकारीको लागि कार्यालयको वेबसाइट:www.aathabismun.gov.np, इमेल:aathabismun@gmail.com. फोन ०८९६९०४७५ तथा सूचना पाटी मार्फत लिन सकिनेछ । ,

तपशिल

सि.नं.	ठेक्का नं.	शिर्षक	परिमाण(घ.मी.)	ठेक्का रकम	ठेक्का फारम दस्तुर रु.	जमानत रकम
१.	०१/०७७/७८	दईखोला देखी जाक्सीखोला सम्म प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनमा उल्लेख भए बमोजिम ढुङ्गा, गिट्टी बालुवाको ठेक्का बन्दोबस्त सम्बन्धी	७५६०	१६०००००।-	१०००।-	४८०००।-
२.	०२/०७७/७८	साईखोला देखी रामघाट खोला सम्म प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनमा उल्लेख भए बमोजिम ढुङ्गा, गिट्टी बालुवाको ठेक्का बन्दोबस्त सम्बन्धी	९४००	१९९००००।-	१०००।-	५९७००।-

आठबीस नगरपालिका दैलेख

" सक्षम निजामति प्रशासन विकास,समृद्धि र सुशासन "

☎ ०८९६९०४७५

website : aathabismun.gov.np , Email : aathabismun@gmail.com